

पुतलीबजार नगरपालिका स्याङ्जा

पूर्ण अपाङ्गहरूको स्याहार प्रोत्साहन भत्ता कार्यविधी, २०७४

पुतलीबजार नगरपालिका भित्र स्थायी वसोवास गर्दै आएका पूर्ण अपाङ्गहरूको सेवा गर्ने व्यक्तिहरूलाई प्रोत्साहन सहयोग उपलब्ध गराउन यस पुतलीबजार नगरपालिकामा एक छुट्टै पूर्ण अपाङ्गहरूको सेवा गर्ने व्यक्तिहरूलाई प्रोत्साहन सहयोग कोषको स्थापना गर्न उचित ठहर गरी यो कार्यविधी वनाई लागु गरिएको छ ।

१.सक्षिप्त नाम र प्रारम्भ

क.यस कार्यविधीको नाम. पुतलीबजार नगरपालिका भित्रका पूर्ण अपाङ्गहरूको सेवा गर्ने व्यक्तिहरूलाई प्रोत्साहन सहयोग दिईने सम्बन्धी कार्यविधी २०७४ रहने छ ।

ख.यो कार्यविधि - पुतलीबजार नगरकार्यपालिकाको बैठक वाट पारित गरेको मिति वाट प्रारम्भ हुने छ ।

२.परिभाषा - विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधीमा

क. पुतलीबजार नगरपालिका भित्रका भन्नाले . पुतलीबजार नगरपालिका क्षेत्र भित्र स्थायी वसोवास गरी वसेका व्यक्तिहरूलाई सम्झनु पर्दछ ।

ख. अति अपाङ्ग भन्नाले. अरुको सहायता विना हिडडुल. उठवस र दैनिक जीवन यापन गर्न नसक्ने व्यक्तिहरूलाई सम्झनु पर्दछ ।

ग. अति अपाङ्गहरूको सेवा गर्ने व्यक्तिहरू भन्नाले . अरुको सहायता विना हिडडुल. उठवस र दैनिक जीवन यापन गर्न नसक्ने व्यक्तिहरूलाई दैनिक जिवन यापनमा सहयोग गर्ने उपदफा ३.३ मा गठित समितिले सिफारिस गरेको सहयोगी व्यक्तिहरूलाई सम्झनु पर्दछ ।

घ. प्रोत्साहन सहयोग भन्नाले . पूर्ण अपाङ्गहरूको सेवा गर्ने व्यक्तिहरूको कामको उच्च मुल्याङ्कन गरी भविष्यमा अरु सहयोग गर्न उत्साहित वनाई गरिने सहयोगलाई सम्झनु पर्दछ ।

ङ. प्रोत्साहन सहयोग कोष भन्नाले. पुतलीबजार नगरपालिका क्षेत्र भित्र स्थायी वसोवास गरी वसेका पूर्ण अपाङ्गहरूको सेवा गर्ने व्यक्तिहरूलाई प्रोत्साहन स्वरुप सहयोग गर्ने कोषलाई जनाउछ ।

च. कार्यविधी भन्नाले . पूर्ण अपाङ्गहरूको सेवा गर्ने व्यक्तिहरू लाई प्रोत्साहन सहयोग सम्बन्धी कार्यविधी २०७४ लाई सम्झनु पर्दछ ।

छ. सिफारिस समिति भन्नाले. उपदफा ३.३ मा गठित सिफारिस समितिलाई सम्झनु पर्दछ ।

३. पूर्ण अपाङ्गहरूको सेवा गर्ने व्यक्तिहरू लाई प्रोत्साहन स्वरुप दिईने सहयोग

१. यस नगरपालिका भित्र स्थायी रूपमा वसोवास गरेका पूर्ण अपाङ्गहरूको सेवा गर्ने व्यक्तिहरू लाई प्रोत्साहन सहयोग प्रदान गर्दा . उपदफा ३.३ मा गठित समितिको सिफारिशको आधारमा सहयोग प्रदान गरिने छ ।

२.क. यस पुतलीवजार नगरपालिका भित्र स्थायी रुपमा वसोवास गर्ने पूर्ण अपाङ्गहरुको सेवा गर्ने व्यक्तिहरुलाई प्रोत्साहन सहयोग प्राप्त गर्न स्थायी रुपमा वसोवास रहेको सम्बन्धित वडा कार्यालयवाट सिफारिस लिई आउनु पर्दछ ।

ख.माथि खण्ड क बमोजिमको सिफारिस पूर्ण अपाङ्गहरुको सेवा गर्ने व्यक्तिहरु लाई प्रोत्साहन सहयोग लिन आवश्यक कागजाज सहित माग गरेको अवस्थामा वडा कार्यालयले तुरुन्त उपलब्ध गराउनु पर्दछ ।

३.३. यस पुतलीवजार नगरपालिका भित्र स्थायी रुपमा वसोवास गरेका पूर्ण अपाङ्गहरुको सेवा गर्ने व्यक्तिहरु लाई प्रोत्साहन सहयोग उपलब्ध गराउने प्रयोजनको लागि सिफारिस गर्न देहाय वमोजिमको एक सिफारिस समिति रहने छ ।

१. नगर प्रमुख -अध्यक्ष ।
२. अति अपाङ्गहरुको सेवा गर्ने व्यक्तिहरु वसोवास गर्ने सम्बन्धित वडाको वडा अध्यक्ष -सदस्य ।
३. नगरपालिकाको सामाजिक विकास समितिको सभापती -सदस्य ।
४. नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत -सदस्य सचिव ।

३.४. उपदफा ३.३ वमोजिम गठीत समितिको काम कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ ।

१. अति अपाङ्गहरुको सेवा गर्ने व्यक्तिहरु लाई प्रोत्साहन सहयोग प्राप्त गर्नका लागि वडा कार्यालयको सिफारिस लगायत आवश्यक कागजाज सहित दिएको निवेदनहरु संकलन गर्ने ।

२. मापदण्ड पुरा भई आएका निवेदन उपर छानविन गरी ७ दिन भित्र सिफारिस समितिको बैठक वसी सहयोगको लागि सिफारिस गर्ने ।

३. वडा कार्यालयको सिफारिस र आवश्यक कागजात पुरा नभएको निवेदनको सिफारिस नगर्ने ।

४. यस सिफारिस समितिले गरेका कामको वार्षिक प्रतिवेदन पुतलीबजार नगरपालिका लाई दिने ।

५.कोषको व्यवस्था . पूर्ण अपाङ्गहरुको सेवा गर्ने व्यक्तिहरु लाई प्रोत्साहन सहयोग कोषको व्यवस्था देहाय वमोजिम हुनेछ ।

१.नगरकार्यपालिकाले निर्णय गरी यस पूर्ण अपाङ्गहरुको सेवा गर्ने व्यक्तिहरु लाई प्रोत्साहन सहयोग कोषमा जम्मा गरेको रकम ।

२.नेपाल सरकारवाट प्राप्त अनुदान रकम

३.अन्य ठाँउवाट प्राप्त हुन आउने रकम ।

आज्ञाले
रुद्रबहादुर मल्ल
प्रमुख प्रशासकीय अधिकृत



पुतलीबजार नगरपालिका स्याङ्गा
पूर्ण अपाङ्गहरूको स्याहार प्रोत्साहन भत्ता कार्यविधि, २०७८

स्थानीय राजपत्र

खण्ड: १/संख्या: १२/ मिति: २०७८/१०/१६

भाग-२